

विषय: परीक्षण र खोपको अपडेट

यो सन्देशमा समेटिएको छ

- परीक्षणको अपडेट
- खोपको अपडेट
- सहयोग कसरी पाउने

प्रशिक्षणको यस चौथो हप्तामा, हामी यो रिपोर्ट गर्न पाउँदा खुसी छौं कि हाम्रो क्याम्पस समुदायका अधिकांश सदस्यहरूले बढाको COVID-19 परीक्षण आवश्यकताहरूको पालना गरिरहेका छन्। हामीले *Safer Badgers app* मा आधारित भवन प्रतिबन्धहरू लागू गर्न थाल्दा गएको हप्तामा एकदम कम समस्याहरू थिए। **धन्यवाद!**

हामी विद्यार्थीहरू र विशेष गरी क्याम्पस बाहिर बसिरहेका बीचमा केसहरू बढेको देखिरहेका छौं। परीक्षण र भवन पहुँच आवश्यकताहरू जत्तिकै अनुहार ढाक्ने कुरा लगाउनु, जमघटहरूमा नजाने, भौतिक दूरी कायम राख्ने, र बारम्बार हात धुने जस्ता कार्यहरू पनि महत्त्वपूर्ण हुन्। **COVID-19 लाई फैलनबाट रोक्नको लागि, हामीले यी सबै चीजहरू लगातार गर्नुपर्दछ।**

तोकिएको आवास हलको कोठामा हुने विद्यार्थीहरू; जब कर्मचारीहरू एकलै एक निजी, साझेदारी नगरिएको प्रयोगशाला वा अफिसमा; जब निजी गाडीमा एकलै यात्रा गर्ने; र बाहिर व्यायाम गर्दा अरू व्यक्तिहरूबाट ६ फिट दूरी कायम राख्दा बाहेक अनुहार ढाक्ने चीजहरू क्याम्पसमा सबै समय र सबै ठाउँमा लगाउनुपर्दछ (बाहिर र भित्र)।

हामी तपाईंको निरन्तर सहयोगको कदर गर्दछौं – यो हाम्रो समुदायलाई स्वस्थ रहनको लागि महत्त्वपूर्ण छ।

## परीक्षण

- *Health Sciences Learning Center*, 750 Highland Av. को परीक्षण स्थलको भौतिक व्यवस्थापन मिलाउन बन्द भएपछि फेरि खुलेको छ।
- 601 West Dayton St., *The Kohl Center* को परीक्षण स्थल अब आइतबार पनि खुला छ (बिहान ८:३० बजे देखि दिउँसो बीचमा १२:३० बजे देखि १:३० बजे सम्म खाना खाने समय पछि बेलुकी ४:३० बजे सम्म)।
- ध्यान दिनुपर्ने कुरा यो छ कि COVID-19 परीक्षण गर्न वा खोप लगाउन क्याम्पसको भवनहरू भित्र जान *Badger Badge* मा तपाईंसँग हरियो "पहुँच स्वीकृत (*access granted*)" हुनु पर्दैन।

## खोप

- जनवरी ५ देखि *University Health Services* ले ७,००० भन्दा बढी खोप नि:शुल्क योग्य कर्मचारीहरू र विद्यार्थीहरूलाई प्रदान गरेको छ। यसमा दुबै पहिलो र दोस्रो डोज पनि समावेश छन्।

- **अहिले, [क्याम्पसका योग्य सदस्यहरूमा समावेश छन्](#)**: ती जसले सीधै बिमारी सेवा कर्तव्य पूरा गर्दछन्, जसमा SARS-CoV-2 भाइरस सार्न सक्षम भएका बिरामीहरूको सम्पर्कमा आउने चिकित्सकहरू र क्लिनिकल भूमिकाका विद्यार्थीहरू समावेश छन्। (यसमा क्लिनिकल सेटिङ्गका मेडिकल, नर्सिङ्ग, फार्मोसी, सामाजिक कार्य र शिक्षाका विद्यार्थीहरू समावेश छन्); COVID-19 परीक्षण कर्मचारी, र अनुसन्धानकर्ता अनि अन्य कर्मचारीहरू जो भाइरस र भाइरस नमूनाहरूसँग प्रत्यक्ष सम्पर्कमा आउँदछन्; UW पुलिस विभागका कर्मचारीहरू; र क्याम्पस समुदायका ६५ वर्ष वा बढी उमेरका सक्रिय सदस्यहरू।
- **[मार्च १ मा वा यस मिति तिर, Wisconsin Department of Health Services ले UW–Madison मा यी व्यक्तिहरूलाई योग्यतामा समावेश गर्नेछ](#)**: शिक्षा र चाइल्डकेयरमा काम गर्नेहरू (विद्यार्थीहरूसँग सीधा सम्पर्कमा हुने संकाय र कर्मचारीहरू पनि); केही सर्वसाधारणहरू सामना गर्ने अत्यावश्यक कर्मचारीहरू (युटिलिटीहरू र सञ्चार पूर्वाधारकर्मीहरू पनि); गैर-फ्रन्टलाइन अत्यावश्यक स्वास्थ्य सेवाकर्मीहरू (सरसफाई गर्ने जस्ता स्वास्थ्य समर्थन गर्नेहरू)। विश्वविद्यालयले खोप दिन सक्षम हुने गति खोपको उपलब्धतामा भर पर्दछ। [थप जान्नुहोस्](#)

### सहयोग कसरी पाउने

- **यदि तपाईंसँग [धेरै सोधिएका प्रश्नहरूमा](#) सम्बोधन नगरिएका प्रश्नहरू छन् भने [covidresponse@vc.wisc.edu](mailto:covidresponse@vc.wisc.edu) मा ईमेल पठाउनुहोला वा UW–Madison को COVID-19 सहायता लाईन (608) 262-7777 मा फोन गर्नुहोला।**
- अपडेटको लागि कृपया [COVID-19 प्रतिक्रिया वेबसाईट](#) हेर्दै गर्नुहोला।